

## राज्य अदालत उन्मूलन ऐन, २०१७

लालमोहर र प्रकाशन मिति

२०१७।२।२

### संशोधन गर्ने ऐन:

१. खारेजी र संशोधन ऐन, २०२२ २०२२।१२।१०  
प्रमाणीकरण र नेपाल राजपत्रमा प्रकाशन मिति
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६<sup>१</sup> २०६६।१०।७

२०१७ सालको ऐन नं. २

× .....

### राज्य अदालत उन्मूलन गर्नको निमित्त बनेको ऐन

शान्ति व्यवस्था र नेपालका नागरिकहरूको सुविधा कायम राख्नको लागि वर्तमान न्याय प्रशासनमा सुधार ल्याउन राज्य अदालतहरू उन्मूलन गर्नु परेकोले,

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको शासनकालको छैठौं वर्षमा संसदले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ: (१) यस ऐनको नाम “राज्य अदालत उन्मूलन ऐन, २०१७” रहेकोछ ।
  - (२) यो ऐन नेपालभर लागू हुनेछ ।
  - (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. राज्य अदालत खारेज हुने: (१) यो ऐन प्रारम्भ भएका मितिदेखि नेपाल × .....भिन्न रहेका सबै राज्य अदालतहरू खारेज गरिएका छन् ।

<sup>१</sup> यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको ।

× गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।

(२) उपदफा (१) बमोजिम खारेज भएका राज्य अदालतमा दायर भएका छिन्न बाँकी सबै मुद्दा मामिलाका मिसिल र छिनुवा मिसिल, असूल गर्न बाँकी दण्ड जरिवाना कैदको लगत समेतका कागजपत्र नेपाल सरकारले तोकिएको जिल्ला अदालतमा सार्नेछ र सो अदालतले आफूकहाँ परेको मुद्दा मामिला सरह छिन्ने, हिफाजतसँग राख्ने तथा बाँकी दण्ड जरिवाना कैद जितौरी बक्सौनी असूल गर्ने र झगडियाको बिगो भरिभराउ गरिदिनु पर्नेमा समेत नेपाल कानून बमोजिम गर्नेछ ।

३. ≠ ... ..

४. जिल्ला अदालतबाट हेरिने: यो ऐन प्रारम्भ भएपछि राज्य इलाका भित्रका सबै किसिमका मुद्दा मामिला जिल्ला अदालतबाट हेरी किनारा हुनेछन् ।

५. कागजपत्र बुझाउनु पर्ने: यस ऐन बमोजिम जिल्ला अदालतमा सार्ने कागजपत्र नेपाल सरकारले तोकेको अवधिभित्र जिल्ला अदालतमा बुझाई सक्नु सबै राजा रजौटा वा राज्य अदालतमा काम गर्ने कर्मचारीको कर्तव्य हुनेछ ।

६. कागजपत्र नबुझाएमा गर्ने: दफा ५ बमोजिम बुझाउनु पर्ने कागजपत्र तोकिएको म्यादभित्र कुनै राजा रजौटाले नबुझाएमा सो कागजपत्र नबुझाएसम्म त्यस्ता राजा रजौटाको कुनै राज्यको आमदानी नेपाल सरकारका आदेशले रोक्का हुन सक्नेछ ।

७. ≠ .....

८. राज्य अदालत उन्मूलन अध्यादेश, २०१६ खारेज वा निष्क्रिय भएपछि त्यसको परिणाम:  
राज्य अदालत उन्मूलन अध्यादेश, २०१६ खारेज वा निष्क्रिय भएपछि अर्कै अभिप्राय नदेखिएमा, सो खारेजी वा निष्क्रियताले—

(क) खारेज वा निष्क्रिय हुँदाको बखत कायम नभएको कुनै कुरालाई जगाउँदैन,  
वा

\* गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा खारेज ।

- (ख) त्यसरी खारेज वा निष्क्रिय भएको अध्यादेश बमोजिम चालू भएको कुरा वा सो बमोजिम रीत पुर्याई अघिनै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पाउँन, वा
- (ग) त्यसरी खारेज वा निष्क्रिय भएको अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पाउँन, वा
- (घ) त्यसरी खारेज वा निष्क्रिय भएको अध्यादेश विरुद्ध गरेको कुनै कसूर वापत गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पाउँन, वा
- (ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व, दण्ड, सजाय, जफतका सम्बन्धमा गरिएको कुनै तहकिकात कानुनी कारवाई वा उपायलाई असर पाउँन र उक्त अध्यादेश कायम छँदा सरह गरी त्यस्तो कुनै तहकिकात, कानुनी कारवाई वा उपायलाई शुरू गर्न, चालू राख्न वा चालू गर्न सकिनेछ र त्यस्तो दण्ड सजाय वा जफत पनि गरिनेछ ।'

---

द्रष्टव्यः—

१. नेपाल कानून (संशोधन) ऐन, २०२४ बमोजिम रूपान्तर भएका शब्दः-  
‘गजेट’को सट्टा “राजपत्र” ।
२. न्याय प्रशासन (विविध व्यवस्था) ऐन, २०२१ बमोजिम रूपान्तर भएका शब्दः-  
‘इलाका अदालत’ को सट्टा “जिल्ला अदालत” ।
३. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ बमोजिम रूपान्तर भएका शब्दहरूः—  
‘श्री ५ को सरकार’ भन्ने शब्दको सट्टा “नेपाल सरकार” ।